



नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड (७३) काठमाडौं, जेठ १५ गते, २०८० साल (संख्या ८)

भाग ३

नेपाल सरकार

कृषि तथा पशुपन्थी विकास मन्त्रालयको

सूचना

नेपाल सरकारले दाना पदार्थ ऐन, २०३३ को दफा १० को अधिकार प्रयोग गरी कुखुराको दानाको गुणस्तर तथा मात्रा देहाय बमोजिम तोकेकोले यो आदेश जारी गरिएको छः-

१. गुणस्तरको क्षेत्र (Scope):-

कुखुराको लागि उत्पादन तथा प्याकेजिङ गरिएको सबै प्रकारका दाना (Poultry Feed) को सम्बन्धमा यो गुणस्तर लागू हुनेछ।

२. आवश्यक गुणस्तर परिधिहरू (Essential Composition and Quality Factors) :-

२.१ कुखुराको दाना पेलेट्स (Pellets), क्रम्स (Crumbs) वा धुलो (Powder) जस्ता स्वरूपमा हुन सक्नेछन्।

२.२ कुखुराको दाना उत्पादन गर्दा मकै, कनिका, ज्वार, गाहुँ, जौ, चामल, रागी, सिमल तरुलको पिठो, वनस्पति तेल, भटमासको

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

खण्ड ७३) संख्या द नेपाल राजपत्र भाग ३ मिति २०८०।०२।१५

पिठो, भटमासको पिना, बदामको पिठो, बदामको पिना, रेपसिडको पिना, सूर्यमुखीको पिना, तिलको पिना, माघाको धूलो, बोनमिल, मेज ग्लुटेन (Maize gluten), राइस ब्रान, राइस ब्रान डीआएल्ड केक (DOC), गहुँको ढुटो, साल सिड पिना (Sal seed meal), मोलासेस, चुन ढुङ्गाको धूलो, डाइ क्याल्सियम फस्फेट, खाने नुन, खाने सोडा, सेल ग्रिट (Shell grit), हड्डी चूर्ण लगायतका कुखुराले खान मिल्ने अन्य पदार्थहरु कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिने छन्।

- २.३ दाना पदार्थमा गुणस्तर वृद्धि गर्न वा गुणस्तर कायम राख्न आवश्यकता अनुसार पोषक तत्वहरु मिश्रित आहारपुरक दाना पदार्थ (फिड सप्लिमेन्ट) तथा दानाको योगशील (फिड एडिटिभ्स) प्रयोग गर्न सकिनेछ।

तर दानामा एन्टिबायोटिक्स (Antibiotics) को प्रयोग गर्न पाइने छैन।

- २.४ कुखुराको दाना पदार्थको गुणस्तर वा मात्रा देहायको तालिकामा उल्लेख भए बमोजिम हुनु पर्नेछ:-

क्र. सं	चारित्रिक गुणहरु	कुखुराको दानामा हुनुपर्ने गुणस्तर वा मात्रा						
		कुखुराको लागि प्राप्तिने चलाको दाना "एल"	कुखुराको लागि प्राप्तिने उक्फदो कुखुराको दाना "एल"	फुल पार्ने कुखुराको दाना "एल"	फुल पार्ने कुखुराको अन्तिम दाना "एल"	ब्रोइलर चलाको शुरू दाना "वि"	उक्फदो ब्रोइलर चलाको दाना "वि"	ब्रोइलर कुखुराको दाना "वि"
१.	जलांश प्रतिशत, बढीमा (Moisture, maximum)	११	११	११	११	११	११	११
२.	जलांश प्रतिशत, बढीमा (मोल्ड इन्हिबिटर वा एसिडीफाइर प्रयोग भएमा) (moisture when mold inhibitor or acidifier has been used, maximum)	१२	१२	१२	१२	१२	१२	१२

खण्ड ७३) संख्या ८ नेपाल राजपत्र भाग ३ मिति २०८०।०२।१५

२.	क्रूड प्रोटीन प्रतिशत, घटीमा (Crude protein, minimum)	२०.०	१६.०	१८.०	१६.०	२२.०	२१.०	२०.०	१९.०
४.	क्रूड फाइबर प्रतिशत, घटीमा (Crude fiber, maximum)	६.०	८.०	८.०	९.०	६.०	६.०	६.०	६.०
५.	क्रूड फाट प्रतिशत, घटीमा (Crude fat, minimum)	२.०	२.०	२.०	२.०	३.५	३.५	३.५	३.५
६.	एसिड इन्सोल्वल आस प्रतिशत, घटीमा (Acid insoluble ash, maximum)	४.०	४.०	४.०	४.०	३.५	३.५	३.५	३.५
७.	क्याल्सियम प्रतिशत, घटीमा (calcium, minimum)	१.०	१.०	३.०	३.५	१.०	०.९०	०.८०	०.७५
८.	तुन (सोडियम क्लोराइड) प्रतिशत, घटीमा (Salt as Sodium chloride, maximum)	०.५	०.५	०.५	०.५	०.५	०.५	०.५	०.५
९.	कूल फस्फोरस, प्रतिशत, घटीमा (Total phosphorous, minimum)	०.७	०.६५	०.६५	०.६५	०.७	०.७	०.७	०.७
१०.	लाइसिन प्रतिशत, घटीमा (Lysine, minimum)	१.०	०.७	०.७	०.६५	१.४	१.३	१.२	१.०
११.	मिथिओनाइन प्रतिशत, घटीमा (Methionine, minimum)	०.४	०.३५	०.३५	०.३०	०.५	०.५	०.५	०.४५
१२.	मिथिओनाइन + सिस्टाइन प्रतिशत, घटीमा (Methionine and cysteine, minimum)	०.७०	०.६०	०.६०	०.५५	१.०	०.९	०.९	०.८५
१३.	मेटाबोलाइजेबल इनर्जी किलोग्रामलोरी प्रति किलोग्राम, घटीमा (Metabolizable Energy Kcal/Kg, minimum)	२८००	२५००	२६००	२४००	२९००	३०००	३१००	३२००

द्रष्टव्यः

(१) यो आदेशको प्रयोजनको लागि,-

(क) “फुलको लागि पालिने चल्लाको दाना “एल१”

भन्नाले आठ हसासम्मको कुखुरालाई खुवाउने दाना सम्झनु पर्छ।

(ख) “फुलको लागि पालिने हुक्दो कुखुराको दाना “एल२” भन्नाले नौ हसादेखि सोहू हसासम्मको वा

फुल पार्न नलागेसम्मका बढ्दो कुखुरालाई खुवाउने
दाना सम्झनु पर्छ।

- (ग) “फुल पार्ने कुखुराको दाना “एल३”” भन्नाले सत्र
हसादेखि पैतालिस हसासम्म उमेर पुगी फुल पार्न
थालेको कुखुरालाई खुवाउने दाना सम्झनु पर्छ।
- (घ) “फुल पार्ने कुखुराको अन्तिम दाना “एल४”” भन्नाले
पैतालिस हसाभन्दा बढी उमेर पुगेको फुल पार्ने
कुखुरालाई खुवाउने दाना सम्झनु पर्छ।
- (ड) “ब्रोइलर चल्लाको शुरु दाना “बि०”” भन्नाले चौध
दिनसम्मको ब्रोइलर कुखुराको चल्लालाई खुवाउने
दाना सम्झनु पर्छ।
- (च) “हुर्कदो ब्रोइलर चल्लाको दाना “बि१”” भन्नाले पन्ध
दिनदेखि अटाइस दिनसम्मको ब्रोइलर कुखुराको
चल्लालाई खुवाउने दाना सम्झनु पर्छ।
- (छ) “ब्रोइलर कुखुराको दाना “बि२”” भन्नाले उनन्तिस
दिनदेखि बयालीस दिनसम्मको ब्रोइलर कुखुरालाई
खुवाउने दाना सम्झनु पर्छ।
- (ज) “ब्रोइलर कुखुराको अन्तिम दाना “बि३”” भन्नाले
बयालीस दिनभन्दा बढी उमेरका ब्रोइलर कुखुरालाई
खुवाउने दानालाई सम्झनु पर्छ।
- (२) क्र.स. ३ देखी १३ सम्मको चारित्रिक गुणहरूको मात्रा
तौलको हिसाबले जलांशरहित आधारमा (Dry weight
basis) गणना गरिएका हुन्।

२.५ सडेको, गन्हाएको, विषालु, ढुसी परेको वा किरा लागेको कुखुराको
दाना बिक्री वितरण र प्रयोग गर्नु हुँदैन।

३. हानिकारक तत्त्व तथा तिनका अवशेष (Residues):- कुखुराको
दानामा हानिकारक तत्त्वहरूको मात्रा देहायको सीमाभन्दा बढी हुनु
हुँदैन:-

खण्ड ७३) संख्या द नेपाल राजपत्र भाग ३ मिति २०८०।०२।१५

क्र.सं.	हानिकारक तत्वको नाम	मात्रा
१.	आर्सेनिक, मि.ग्रा./के.जी.*, बढीमा (Arsenic, mg/kg, maximum)	२.०
२.	फ्लोरिन, मि.ग्रा./के.जी.*, बढीमा (Flourine, mg/kg, maximum)	३०.०
३.	सिसा, मि.ग्रा./के.जी.*, बढीमा (Lead, mg/kg, maximum)	५.०
४.	पारो, मि.ग्रा./के.जी.*, बढीमा (Mercury, mg/kg, maximum)	१.०
५.	सोडियम नाईट्राइट, मि.ग्रा./के.जी.*, बढीमा (Sodium nitrite, mg/kg, maximum)	१५.०
६.	क्यास्टर, मि.ग्रा./के.जी.*, बढीमा (Castor, mg/kg, maximum)	१०.०
७.	फ्रि गोसिपोल, मि.ग्रा./के.जी.*, बढीमा (Free gossypol, mg/kg, maximum)	२०.०
८.	अफ्लाटक्सिन बि., माइक्रोग्राम प्रतिकिलोग्राम, बढीमा (Aflatoxin B ₁ , µg/kg, maximum)	२८.०

* मि.ग्रा./के.जी. भन्नाले मिलिग्राम प्रतिकिलोग्रामलाई जनाउँछ ।

४. प्याकेजिङ र लेबलिङ सम्बन्धी व्यवस्था (Packaging and Labeling Requirements) :- कुखुराको दानालाई सफा र सुख्खा, नचुहिने, नफुटेको प्लास्टिकको बोरा वा सादा वा पोलिथिन राखिएको जुटको बोरा वा लेमिनेटेड कागजको बोरामा बन्द गरी प्याकेजिङ गर्नु पर्नेछ । प्याकेजिङ गरिएको कुखुराको दानाको बोरा/प्याकेटमा देहाय बमोजिमको विवरण उल्लेख भएको हनु पर्नेछ:-

- (क) दानाको पहिचान खुल्ने नाम र ब्रान्डको नाम,
- (ख) दानाको प्रकार,
- (ग) उत्पादकको नाम र ठेगाना,
- (घ) खुद तौल (के.जी.) र अधिकतम खुद्रा मूल्य,
- (ङ) व्याच नं.,

- (च) उत्पादन मिति र उपभोग्य मिति,
- (छ) टक्सिन बाइन्डर, मोल्ड इन्हिविटर र एसिडीफाएर सम्मिश्रणको रूपमा प्रयोग भएमा सो उल्लेख गर्नु पर्ने,
- (ज) सम्मिश्रण र फिड सप्लिमेन्ट तथा योगशीलको नाम,
- (झ) भण्डारण विधि,
- (ञ) दाना अनुज्ञापत्र नम्बर ।

५. प्रारम्भ, खारेजी तथा बचाउँ:

- (क) यो आदेश नेपाल राजपत्रमा प्रकाशित भएको मितिले १८० दिन पछिबाट प्रारम्भ हुनेछ ।
- (ख) यो आदेश प्रारम्भ भएको मितिदेखि खण्ड ५७, संख्या ३७, मिति २०८४।०९।१६ को नेपाल राजपत्र भाग ५ मा प्रकाशित कुखुराको दाना पदार्थको गुणस्तर वा मात्रा तोकेको आदेश सम्बन्धी तत्कालीन कृषि तथा सहकारी मन्त्रालयको सूचना खारेज हुनेछ ।
- (ग) खण्ड (ख) बमोजिमको आदेश बमोजिम भए गरेका काम कारबाहीहरू यसै आदेश बमोजिम भए गरेको मानिनेछ ।

आज्ञाले,
दिपक कुमार खराल
नेपाल सरकारको सचिव ।